

बुशफायर (डढेलो) हरूका लागि तयार हुनुहोस्

बुशफायरहरूका लागि
आफ्नो परिवार र घरलाई
तयार गर्नुहोस्।



के तपाईंलाई थाहा छ?

- अष्ट्रेलियामा संसारको सबैभन्दाभयानक बुशफायरहरू हुन्छन्।
- अष्ट्रेलियामा प्राकृतिक खतराहरूबाट हुने प्रत्येक १० मध्ये ४ मृत्यु बुशफायरका कारणले गर्दा हुन्छन्।
- २०१९-२०२० मा भएको ब्याक समर बुशफायर हुँदा करिब १ करोड ७० लाख हेक्टर जमिन जलेको थियो — जुन लगभग सिरियाको आकार बराबर हो।

बुशफायर भनेको के हो?

बुशफायर भनेको घाँस वा वन क्षेत्रहरूमा लाग्ने अनियोजित आगलागी हो। बुशफायरहरू खतरनाक हुन्छन् र मानिस, सम्पत्ति र वातावरणलाई गम्भीर रूपमा हानि पुऱ्याउन सक्छन्।

आगलागीको समयमा घर नष्ट हुनुको मुख्य कारण अँगार (आगोका साना जलिरहेका छिटाहरू) को आक्रमण हो। जलिरहेका साना हाँगा र पातहरू धेरै किलोमिटरसम्म उडेर जान सक्छन्, घरका साना खाली ठाउँबाट भित्र पस्न सक्छन् र आगलागी गराउन सक्छन्।

के म जोखिममा छु?

यदि तपाईं जङ्गलहरू, घाँसेमैदानहरू, वा झाडी भएको क्षेत्र विशेषगरी ग्रामीण, तटीय, वा ग्रामीण जमिनको सीमावर्ती अर्धशहरी क्षेत्रहरू नजिकै बस्नुहुन्छ भने तपाईं बुशफायरहरूको सबैभन्दा धेरै जोखिममा हुनुहुन्छ।



चेतावनी दिने जानकारी

बुशफायरहरूका लागि तयार हुन, तपाईंलाई दुईवटा मुख्य जानकारीहरू चाहिन्छन्:



- आगोबाट हुने खतराको मूल्याङ्कन (Fire Danger Ratings) (FDR) ले तपाईंलाई** यदि कुनै आगो सुरु भयो भने त्यो कति खतरनाक हुन सक्छ भनेर बताउँछ।
- अष्ट्रेलियाली चेतावनी प्रणालीलाई** आपतकालीन सेवाहरूद्वारा सक्रिय आगलागीबाट हुने जोखिम कतिको गम्भीर छ भनेर देखाउनको लागि प्रयोग गरिन्छ। त्यहाँ तीनवटा चेतावनीका तहहरू छन् जसले तपाईंले लिनुपर्ने कदमहरूमा मार्गदर्शन प्रदान गर्दछ।



सल्लाह



हेर्नुहोस् र कदम
चाल्नुहोस्



आपतकालीन
चेतावनी

बुशफायरको लागि कसरी तयारी गर्ने

आज तयारी गर्नाले बुशफायर भयो भने तपाईंलाई सुरक्षित रहन मद्दत गर्न सक्छ। आफ्नो घरमा सबैजनासँग कुरा गर्नुहोस् र सँगै तयारी गर्नुहोस् ताकि प्रत्येक व्यक्तिलाई के गर्ने भनेर थाहा होस्।

बुशफायरको लागि तयारी गर्न, तपाईंले निम्न कुराहरू गर्नुपर्छ:



आफ्नो घरलाई तयार राख्नुहोस्



बुशफायरबाट बच्ने योजना बनाउनुहोस्



आपतकालीन किट प्याक गर्नुहोस्



आफ्ना छिमेकीहरू र स्थानीय समुदायसँग कुरा गर्नुपर्छ

थप जान्नको लागि यो वेबसाइट हेर्नुहोस्

getready.gov.au/nepali



Australian Government
National Emergency
Management Agency

आफ्नो घरलाई तयार राख्नुहोस्

- छत र गटरहरू सफा राख्नुहोस्।
- रूखहरू छाँट्नुहोस्, घाँस काट्नुहोस् र ज्वलनशील सामग्रीलाई थुप्रो बनाउनुहोस्।
- भित्ता, भुइँ, इयाल, ढोका र छतहरूमा भएका खाली ठाउँहरू बन्द गर्नुहोस्।



बुशफायरबाट बच्ने योजना बनाउनुहोस्

तपाईंको घरलाई बुशफायरबाट खतरा हुँदा तपाईंले के गर्नुहुनेछ भनेर आफ्नो परिवारसँग कुरा गर्नुहोस्।

आज तयारी गर्नाले बुशफायर नजिकै हुँदा तपाईंलाई सुरक्षित रहन र तनाव कम गर्न मद्दत गर्न सक्छ। तयार भएका मानिसहरू छिट्टै सामान्य अवस्थामा फर्कन्छन्।

बुशफायरबाट बच्ने योजना एक लिखित कागजात हो। तपाईंको योजनामा के समावेश गर्ने भन्ने कुरा यहाँ छः

आपतकालीन अवस्थामा तपाईं कसलाई फोन गर्नुहुनेछ?

तपाईंलाई मद्दत चाहिने बेलाको लागि महत्त्वपूर्ण फोन नम्बरहरूको सूची राख्नुहोस्।


तपाईं कहिले त्यहाँबाट जाने र तपाईं जाँदा कसरी सुरक्षित रहनुहुनेछ?

- ढिला नगर्नुहोस्। जब अधिकारीहरूले तपाईंलाई ठाउँ खाली गर्न सल्लाह दिन्छन्, सधैं उनीहरूको कुरा सुन्नुहोस्। यदि तपाईं सुरक्षित महसुस गर्नुहुन्न भने, त्यहाँबाट जानुहोस्। ठाउँ खाली गर्नको लागि तपाईंले सल्लाह पछिर्नुहुनुपर्दैन।
- चाँडै त्यहाँबाट जानु सबैभन्दा सुरक्षित विकल्प हो।
- उच्च जोखिमको आगोको दिनमा अधिल्लो रात वा बिहान सबै जानुहोस्।
- सडकहरू अवरुद्ध भएमा प्रयोग गर्न सकिने गरी धेरै वैकल्पिक मार्गहरूको योजना बनाउनुहोस्।

तपाईं कहाँ जानुहुनेछ?

- आगोबाट टाढा बस्ने परिवार र साथीहरूसँग बस्नुहोस्।
- सामुदायिक आश्रय केन्द्रमा जानुहोस्।

तपाईंको क्षेत्रको अवस्थाहरूबारे अद्यावधिकहरूका लागि नियमित रूपमा राज्य र स्थानीय सरकारी आपतकालीन सेवा वेबसाइटहरू र सामाजिक सञ्जाल हेर्नुहोस्।



आपतकालीन किट प्याक गर्नुहोस्

आपतकालीन किट भनेको तपाईंले आज प्याक गर्न सक्ने अत्यावश्यक वस्तुहरूको बाकस वा झोला हो ताकि बुशफायर वा अन्य आपतकालीन अवस्था आयो भने तपाईं तयार रहनुहुन्छ।

तपाईंले बिजुली वा पानीबिना घरमै बस्नुपर्ने अवस्थाको लागि कम्तिमा तीन दिन पुग्ने आपूर्तिहरू राख्नुहोस्।

तपाईंको किटलाई सुख्खा, पहुँच गर्न सजिलो हुने ठाउँमा राख्नुहोस्, र तपाईंको घरमा भएका सबैलाई यो कहाँ छ भन्ने कुरा थाहा हुने कुरा सुनिश्चित गर्नुहोस्।



तपाईंको आपतकालीन किटमा के प्याक गर्ने?

यी सामानहरू अहिले नै प्याक गर्नुहोस् ताकि तपाईंको किट सधैं तयार रहोस्। तपाईंले आफ्नो परिवारको विशेष स्थितिको आधारमा आफ्नो किटमा वस्तुहरू थप्न आवश्यक हुन सक्छ।

- ☐ लुगाहरू
- ☐ ऊनीका कम्बलहरू
- ☐ व्यक्तिगत सरसफाईका सामग्रीहरू र ट्वाइलेट पेपर
- ☐ सनस्क्रिन र हातको सेनिटाइजर
- ☐ औषधीहरू र प्राथमिक उपचार किट
- ☐ पानी (प्रतिव्यक्ति कम्तिमा ३ लिटर, प्रतिदिन)
- ☐ खाना (नाश नहुने खाना र क्यान ओपनर)
- ☐ ब्याट्रीद्वारा सञ्चालित रेडियो
- ☐ टर्च र अतिरिक्त ब्याट्रीहरू

यदि तपाईं त्यहाँबाट जान आवश्यक छ भने तपाईंले निम्न कुराहरू लाने सुनिश्चित गर्नुहोस्:

- ☐ मोबाइल फोन र चार्जर
- ☐ महत्त्वपूर्ण कागजातहरू
- ☐ बहुमूल्य चीजहरू
- ☐ नगद र बैंक कार्डहरू
- ☐ औषधीहरू

थप जानकारी कहाँ पाउन सकिन्छ

तपाईंको राज्य वा क्षेत्रको आपतकालीन सेवाहरूको लागि सम्पर्क विवरणहरू फेला पार्नुहोस्।

getready.gov.au/nepali

चेतावनीहरू कसरी प्राप्त गर्ने र बुशफायरहरू र अन्य प्राकृतिक खतराहरूको लागि कसरी तयारी गर्ने भनेर सिक्नुहोस्।

बुशफायरको समयमा, ABC वा SBS रेडियोमा स्थानीय चेतावनी र अद्यावधिकहरू सुन्नुहोस्।

राष्ट्रिय अनुवाद र दोभाषे सेवा (TIS) को लागि 131 450 मा फोन गर्नुहोस्।

